



## स्थानीय राजपत्र

गौरीशंकर गाउँपालिकाद्वारा प्रकाशित		
खण्ड १	संख्या १	मिति: २०७५/५/२७
भाग २ गौरीशंकर गाउँपालिका नेपालको संविधानको धारा २१५ बमोजिमको गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।		
सम्बत् २०७५ सालको कार्यविधि संख्या १		

### गौरीशंकर गाउँपालिकाको ब्याक हो लोडर तथा स्क्याभेटर सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५

गौरीशंकर गाउँ कार्यपालिकाको कार्यालयमा रहेका ब्याक हो लोडर तथा स्क्याभेटर साधनहरूको मितव्ययी र प्रभावकारी ढङ्गले सञ्चालन गर्न, रेखदेख तथा व्यवस्थापन गर्न तथा उक्त उपकरणहरू स-शुल्क भाडामा वा अन्य प्रयोजनका लागि उपलब्ध गराउन कार्यविधि बनाई लागू गर्न बाञ्छनीय देखिएकोले,

गौरीशंकर गाउँपालिका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकास लगायत छिमेकी गाउँपालिका, नगरपालिका तथा जिल्लाहरुमा समेत निर्माण हुने भौतिक पूर्वाधारका कार्यहरुमा सशुल्क प्रयोग गर्नका लागि यस कार्यालयसँग रहेको ब्याक हो लोडर तथा स्क्र्याभेटरहरुको सञ्चालन तथा व्यवस्थापन का लागि निश्चित शर्त, बन्देजमा रही सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने गरी गौरीशंकर गाउँ कार्यपालिकाले स्वीकृत गरी यो कार्यविधि कार्यान्वयनमा ल्याइएको छ ।

#### १. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यो कार्यविधिको नाम “ब्याक हो लोडर तथा स्क्र्याभेटर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५” रहेको छ ।
- (२) यो कार्यविधि गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।

#### २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा:

- (क) ऐन: भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्दछ ।
- (ख) नियमावली: भन्नाले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम बनेको नियमावलीलाई सम्झनु पर्दछ ।
- (ग) गाउँपालिका भन्नाले गौरीशंकर गाउँपालिकालाई सम्झनु पर्दछ ।
- (घ) गाउँसभा: भन्नाले गौरीशंकर गाउँपालिकाको गाउँ सभालाई सम्झनु पर्दछ ।
- (ङ) अध्यक्ष: भन्नाले गौरीशंकर गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्दछ ।
- (च) उपाध्यक्ष: भन्नाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षलाई सम्झनु पर्दछ ।
- (छ) गाउँ कार्यपालिका: भन्नाले गौरीशंकर गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ ।

- (ज) प्रमुख प्रशासकीय अधिकृत: भन्नाले गौरीशंकर गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ ।
- (झ) इन्जिनियर: भन्नाले गौरीशंकर गाउँपालिकाका इन्जिनियरलाई सम्झनु पर्दछ । सो शब्दले गाउँपालिकाले सेवा परामर्श लिन सम्भौता गरेको इन्जिनियरलाई समेत जनाउँदछ ।
- (ञ) कार्यालय: भन्नाले गौरीशंकर गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ ।
- (ट) प्रयोगकर्ता: भन्नाले ब्याक हो लोडर तथा स्क्याभेटर सञ्चालनका लागि लिई जाने संघ, संस्था, व्यक्ति वा सरकारी निकाय सम्झनु पर्दछ ।
- (ठ) भाडा: भन्नाले ब्याक हो लोडर तथा स्क्याभेटरहरु भाडामा उपलब्ध गराउन निर्धारण गरिएको दर रेटबाट हुन आउने रकमलाई सम्झनु पर्दछ ।
- (ड) बिल: भन्नाले ब्याक हो लोडर तथा स्क्याभेटर सञ्चालन गरेको अपरेसन लगसीटको आधारमा कार्यालयले भाडा बापतको रकम राजस्व खातामा जम्मा गर्नको लागि तयार गर्ने भाडा महसुल बिललाई सम्झनु पर्दछ ।
- (ढ) अपरेटर: भन्नाले ब्याक हो लोडर तथा स्क्याभेटर सञ्चालन गर्न खटिई जाने कर्मचारीलाई सम्झनु पर्दछ ।
३. उद्देश्य: गौरीशंकर गाउँ कार्यपालिकाको कार्यालयबाट सञ्चालन गरिने भौतिक विकास कार्यक्रमहरु, स्थानीय गाउँपालिकाबासी, संघसंस्था, नेपाल सरकारद्वारा सञ्चालित विकास आयोजनाहरु, दातृ निकायबाट सञ्चालन हुने विकास आयोजनाहरु तथा छिमेकी गाउँपालिका, नगरपालिकाहरुका विकास कार्यक्रमहरुमा समेत माग भई आए अनुसार प्राथमिकताका आधारमा प्रयोगमा पठाउन तथा उपकरण सञ्चालन विधिमा एकरूपता र सरलता ल्याउनु यो कार्यविधिको प्रमुख उद्देश्य रहेको छ ।

#### ४. सञ्चालन विधि

- (१) कार्यालयको कार्य वा अन्य आकस्मिक कार्यहरुमा प्रयोग नभई ब्याक हो लोडर तथा स्व्याभेटरहरु खाली रहेको अवस्थामा कार्यालयको काममा बाधा नपर्ने गरी सञ्चालक समितिको सिफारिशमा गाउँ कार्यपालिकाले तोके बमोजिमको भाडा लिई कुनै पनि व्यक्ति वा संघ संस्थालाई ब्याक हो लोडर भाडामा उपलब्ध गराउन सकिनेछ ।
- (२) कुनै पनि व्यक्ति, संघ संस्थालाई आवश्यक परेको उपकरण प्रयोगमा ल्याउनका लागि देहायका प्रकृया पूरा भए पश्चात मात्र उक्त उपकरण उपलब्ध गराइनेछ ।
- (१) व्यक्ति वा संस्थाबाट प्रयोगका लागि माग गरिएको अवधिको लागि कार्यालयले उपलब्ध गराउन सक्ने अवस्था भएमा संलग्न तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (२) माग निवेदन उपर कार्यालयबाट उपलब्ध गराउने निर्णय भए पश्चात तोकिएको भाडा दर बमोजिम प्रयोगकर्ताले प्रयोग गर्न चाहेको अवधिको लागि लाग्ने भाडा रकम अग्रिम गाउँ कार्यपालिकाको कार्यालयमा नगदै बुभाई सोको आम्दानी रसिद वा हिमालयन बैंक लिमिटेडको शाखा कार्यालय सुरी स्थित गौरीशंकर गाउँपालिकाको नाममा रहेको आन्तरिक आय खाता खाता नं.०५६०७६५०३९००१८ मा रकम जम्मा गरेको सक्कलै भौचर पेश गर्नुपर्नेछ ।
- (३) तोकिएको अग्रिम शुल्क बुभाए पश्चात गाउँपालिकाको कार्यालय र प्रयोगकर्ता बिच करार सम्भौता गर्नुपर्नेछ ।
- (४) निवेदकले माग गरिएको समय भन्दा बढी समयसम्म कामकाज गर्नु गराउनु पर्ने भएमा मेशिन अपरेटरले तत्काल कार्यालय प्रमुखलाई खबर गरी थप कार्य आदेश लिएर थप समयको रकम अग्रिम जम्मा गर्न लगाएर मात्र मेशिन सञ्चालन गर्नु पर्नेछ ।

- (५) मेशिन प्रयोग गरे वापत प्रति घण्टा, प्रति सिफ्ट, प्रति दिनको शुल्क निर्धारण यसै कार्यविधिमा तोकिए बमोजिम हुनेछ ।
- (६) मेशिन फिल्डमा खटाउँदा कार्यालय कम्पाउण्डदेखि काम सम्पन्न गरी पुनः कार्यालय फिर्ता भएसम्मको मिटरको हिसाब गणना गरी लाग्ने शुल्क मेशिन प्रयोगकर्ताले बुझाउनु पर्नेछ ।
- (७) मेशिन खटिगएको स्थानमा काम सम्पन्न गरी कार्यालय फिर्ता भए पश्चात मेशिन अपरेटरले कामको विवरण सहित मिटरको अद्यावधिक अभिलेख फाराम भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
- (८) गाउँपालिकाले आवश्यकता र औचित्यताको आधारमा निश्चित समयसम्म कार्य गर्न मेशिन सोभै उपलब्ध गराउन सक्नेछ । उक्त कामको विवरण समेत अभिलेखवद्ध गर्नुपर्नेछ ।
- (९) मेशिन प्रयोग गरी तोकिएको समयभन्दा अगावै काम सम्पन्न भई प्रयोगकर्ताको धरौटी रकम सञ्चित रहेको खण्डमा कार्यालय प्रमुखको आदेशको आधारमा सञ्चित समय वापत हुन आउने रकम काबु बाहिरको परिस्थिति बाहेक माग गरेको एक हप्ताभित्र चेकद्वारा फिर्ता गर्नुपर्नेछ ।

#### ५. इन्धन तथा मर्मत सम्बन्धी व्यवस्था:

- (१०) मेशिन अपरेटरले इन्धन तथा लुब्रिकेन्ट माग गर्दा कार्यालयले निर्धारण गरेको फाराम स्वीकृत गराएर मात्र भर्नुपर्नेछ । इन्धन तथा लुब्रिकेन्ट खपतको अद्यावधिक विवरण मेशिन अपरेटरले तयार गरी इन्जिनियरको सिफारिशमा कार्यालय प्रमुख समक्ष पेश गर्नुपर्नेछ ।
- (११) इन्धन तथा लुब्रिकेन्ट र मर्मत सम्बन्धी सम्पूर्ण कार्यको विस्तृत लगत गाउँ कार्यपालिकाको कार्यालयको जिन्सी शाखामा अद्यावधिक गरी राखिनेछ ।
- (१२) मेशिन विग्रिएमा विग्रिएको लिखित जानकारी मेशिन अपरेटरले

कार्यालयलाई गराउनु पर्नेछ । कार्यालयबाट वर्कसपमा चेकजाँच गराई मर्मत गर्नुपर्ने कार्यको विस्तृत विवरण माग गरी स्वीकृत भएपश्चात मात्र मर्मत सम्भार कार्य गरिनेछ ।

(१३)मर्मत सम्भारको कार्य गर्दा गराउँदा मेशिन अपरेटर वा इन्जिनियर वा जिन्सी शाखाको प्रतिनिधि वर्कसपमा रहनुपर्नेछ ।

६. सञ्चालन शुल्क: कुनै व्यक्ति वा संघ संस्थाबाट ब्याक हो लोडर तथा स्क्याभेटर माग भई आएमा देहाय बमोजिमको शुल्क नगदै वा तोकिएको बैंक खातामा अग्रिम बुझाउनु पर्नेछ ।

(क) ब्याक हो लोडर/स्काभेटर

क्र. सं.	कामको प्रकार	स्क्याभेटर प्रति घण्टा	ब्याकहो लोडर प्रति घण्टा	कैफियत
		(मुअक बाहेक)	(मुअक बाहेक)	
१	गाउँपालिकाको आफ्नै लगानीमा उपभोक्ता समिति मार्फत सञ्चालित योजनाहरु	२३००	१३००	इन्धन बाहेक

ख) ब्याक हो लोडर तथा स्क्याभेटर भाडामा सञ्चालित हुँदा अपरेटरलाई प्रति घण्टा रु २०० (दुई सय मात्र) ब्याक हो लोडर तथा स्क्याभेटर भाडामा लाने उपभोक्ता, व्यक्ति, निकाय तथा संघ संस्थाले उपलब्ध गराउनु पर्नेछ ।

अपरेटर भत्ता

पद	स्क्याभेटर	ब्याक हो लोडर
अपरेटर	रु २०० (प्रति घण्टा)	रु १०० (प्रति घण्टा)
सहयोगी	रु १०० (प्रति घण्टा)	रु ५० (प्रति घण्टा)

## ७. कर्मचारी व्यवस्था

(१४) ब्याक हो लोडर तथा स्क्याभेटर सञ्चालनका लागि १ जना अपरेटर र आवश्यक परेमा सहयोगी १ जना स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम करार सेवामा नियुक्त गरिनेछ ।

(१५) करारमा नियुक्त कर्मचारीको सेवा सुविका करार सम्भौतामा उल्लेख भए बमोजिम हुनेछ ।

द. सञ्चालन तथा व्यवस्थापन समिति : गाउँ कार्यपालिकाका ब्याक हो लोडर तथा स्क्याभेटर हरुको सञ्चालन तथा व्यवस्थापनका लागि नीतिगत तथा निर्देशनात्मक व्यवस्थाका लागि तपसिल बमोजिमको सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ।

गाउँपालिका अध्यक्ष	- संयोजक
प्रमुख प्रशासकीय अधिकृत	- सदस्य
इन्जिनियर	- सदस्य
जिन्सी शाखा प्रमुख	- सदस्य

## ९. यसै बमोजिम मानिने

(क) यस कार्यविधि जारी हुनुभन्दा पहिले भएका कार्यहरु यसै कार्यविधि बमोजिम भएको मानिनेछ । बक्यौता वा हिसाब किताब गर्न बाँकी रहेको भए यस कार्यविधि भन्दा न्यून हुने गरी हिसाब मिलान गर्न पाइने छैन ।

## १०. विविध

(क) गाउँपालिकामा रहेका सवारी साधन तथा ब्याक हो लोडर तथा स्क्याभेटर कार्यालय प्रमुखको पूर्ण नियन्त्रणमा रहनेछन् । ब्याक हो लोडर तथा स्क्याभेटर चुस्त दुरुस्त राखी

- मर्मत सम्भार गर्नु पदाधिकारी, र कर्मचारी सबैको दायित्व हुनेछ ।
- (ख) ब्याक हो लोडर तथा स्क्याभेटर को माइल मिटर आधारभूत कार्य अद्यावधिक राख्ने दायित्व मेशिन अपरेटर र चालकको हुनेछ ।
- (ग) उपकरण फिल्डमा खटाउने वा नखटाउने सिफारिश चालक/ अपरेटर र इन्जिनियरको हुनेछ ।
- (घ) यस कार्यविधिमा समयानुकूल आवश्यक संशोधन वा थपघट गर्नुपर्ने भएमा सञ्चालन तथा व्यवस्थापन समितिको राय बमोजिम गाउँ कार्यपालिकाले थपघट वा संशोधन गर्न सक्नेछ ।

प्रमाणीकरण मिति: २०७५।०५।२६

आज्ञाले,  
प्रदिप कुमार खड्का  
प्रमुख प्रशासकीय अधिकृत